

नेपाल सरकार  
जनसंख्या तथा वातावरण मन्त्रालय  
सिंहदरवार काठमाण्डौं ।

शिलवन्दीदरभाउपत्र आव्हानको सूचना  
प्रथम पटक प्रकाशित मिति २०७४।०६।१८

आर्थिक वर्ष २०७४/०७५ मा यस मन्त्रालयलाई आवश्यक पर्ने कार्यालय सामान (मसलन्द) तथा छपाईका सामानहरु आपूर्ति गर्नु पर्ने हुदा नेपाल सरकारबाट ईजाजत प्राप्त इच्छुक फर्म वा निर्माता कम्पनीको अधिकृत प्रतिनिधि वा विक्रेताबाट के कति दरमा आपूर्ति गर्न सकिन्छ सम्पूर्ण व्यहोरा खोली देहायका शर्तहरुको अधिनमा रही रितपूर्वकको गोप्य शिलवन्दी दरभाउपत्र पेश गर्न आव्हान गरिएको छ ।

वोलपत्र सम्बन्धी शर्तहरु:-

- (१) दरभाउपत्रदाताले दरभाउपत्रसाथ देहाएका कागजातहरु पेश गर्नु पर्ने छ ।
  - (क) फर्म संस्था वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  - (ख) मू.अ.कर दर्ता सहितको स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्रको प्रतिलिपि
  - (ग) दरभाउपत्र दाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नवाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा आफूले सजाय नपाएको भनि लिखित रुपमा गरेको घोषणाको सक्कल प्रति ।
  - (घ) आ.व०७२/०७३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
- (२) देहाय अनुसारको दरभाउपत्र जमानत वापतको रकम स्वीकृत प्राप्त वाणिज्य बैंकबाट कम्तिमा ४५ दिन म्याद भएको शर्त रहित बैंक जमानी पत्र (विड वण्ड) वा यस मन्त्रालयको नाममा जम्मा हुने गरि को.ले.नी. का काठमाण्डौं केन्द्र नं. ४ को सिंहदरवार स्थित एभरेष्ट बैंक ली. मा रहेको धरौटी खाता नं.१४२२७ मा नगद जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्ने छ ।
- (३) यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १६ औं दिन दिनको १२:०० वजे भित्र दाखिला गर्नु पर्ने छ । दरभाउपत्रको प्रत्येक पानामा सही छाप गरी खाम वन्दी गरी खामको वाहिरी भागमा यस मन्त्रालयलाई सम्बोधन गरी दरभाउपत्रदाताको नाम,पत्राचार गर्ने आधिकारिक ठेगाना स्पष्ट खुलाई फर्मको छाप लगाई खाममा शिलवन्दी गरी यस मन्त्रालयको खरिद इकाईमा मात्र दर्ता गराउनु पर्ने छ । यसरी दर्ता हुन आएका दरभाउपत्रहरु सोहि दिन दिनको २:०० वजे कार्यालयका प्रतिनिधिहरु,दरभाउपत्रदाताहरु वा निजका प्रतोनितिहरुको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
- (४) दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु लगत्तै पछि कार्यालय खुलेको दिन सोही समयमा हुने छ ।
- (५) दरभाउपत्र स्वीकृत गर्ने, अस्वीकृत गर्ने, रद्द गर्न र आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस मन्त्रालयमा सुरक्षित रहने छ ।
- (६) दरभाउपत्र सम्बन्धी अन्य शर्तहरु फाराममा उल्लेख गरिए बमोजिम हुनेछन ।
- (७) दरभाउपत्र सम्बन्धी अन्य कार्यविधी सार्वजनिक खरिद ऐन, २०६३ सार्वजनिक खरिद नियमवली २०६४ एवं प्रचलित कानून अनुसार हुनेछ ।
- (८) दरभाउपत्रमा मू.अ.कर बाहेकको दररेट उल्लेख गर्नु पर्ने छ । बोलपत्र भर्दा दररेट स्पष्ट रुपमा अक्षर र अंकमा उल्लेख गर्नु पर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । म्याद नाघी आएको रित नपुगेको दरभाउपत्रमा कुनै कारवाही गरिने छैन ।
- (९) एक फर्मको नाममा खरिद गरिएको दरभाउपत्र अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न पाइने छैन ।
- (१०) अन्य थप केही कुराहरु बुझ्न परेमा यस मन्त्रालयको आर्थिक प्रशासन शाखा र जिन्सी शाखामा कार्यालय समय भित्र सम्पर्क गरी जानकारी लिन सकिने छ ।

सि.नं.	ठेक्का नं.	कामको विवरण	दरभाउपत्र फाराम दस्तुर रू.	दरभाउपत्र फाराम पाइने स्थान (कार्यालय समय भित्र)	दरभाउपत्र जमानत वापतको रकम रू.	दरभाउपत्र उपलब्ध हुने मिति	दरभाउपत्र फाराम दर्ता गर्न सकिने मिति स्थान र समय	दरभाउपत्र फाराम खोलिने मिति, स्थान र समय
१	१-०७४/०७५	मसलन्द तथा छपाईका सामानहरु आपूर्ति	१०००.०	जनंख्या तथा वातावरण मन्त्रालय सिंहदरवार काठमाण्डौं	१६०००.०	२०७४/६/१८ देखि कार्यालय समय भित्र	२०७४/७/२ गते दिनको १२:००वजे भित्र जनंख्या तथा वातावरण मन्त्रालय सिंहदरवार काठमाण्डौं	२०७४/७/२ गते दिनको २:००वजे जनंख्या तथा वातावरण मन्त्रालय सिंहदरवार काठमाण्डौं

